

मिति २०७८ साल फागुन ०५ गतेको गाउँ कार्यपालिकाको निर्णय
प्रस्तावित विषयहरू:-

१. समिक्षा सम्बन्धमा ।
२. निर्देशिका सम्बन्धमा ।
३. बिद्यालय सञ्चालन तथा अनुगमन सम्बन्धमा ।
४. लेखा प्रतिवेदन सम्बन्धमा ।
५. किसान सूचीकरण सम्बन्धमा ।
६. सिफारिस समिति सम्बन्धमा ।
७. वित्तिय सुशासन जोखिम मूल्यांकन सम्बन्धमा ।

निर्णयहरू:-

१. निर्णय नं. १, प्रस्ताव नं. १ माथि आवश्यक छलफल गर्दा यस लिखु गाउँपालिकाको विगतका कार्यपालिकाको बैठकका निर्णयहरू क्रमशः प्रभावकारी रूपमा कार्यान्वयन भई रहेको अवस्थामा अझ यसलाई थप प्रभावकारी बनाउन सरोकारवाला पक्षहरू बीचमा समन्वय गरी कार्यान्वयन गर्ने सर्वसम्मतबाट निर्णय गरियो ।
२. निर्णय नं. २, प्रस्ताव नं. २ माथि आवश्यक छलफल गर्दा विधेयक समितिबाट यस कार्यपालिका बैठकमा पेश तथा प्रस्तुत लिखु गाउँपालिका ग्रामिण आँखा क्लिनिक सञ्चालन निर्देशिका, २०७८ स्वीकृत गर्ने सर्वसम्मतबाट निर्णय गरियो ।
३. निर्णय नं. ३, प्रस्ताव नं. ३ माथि आवश्यक छलफल गर्दा आधारभूत तथा माध्यमिक शिक्षा कार्यालय प्रमुख रचना मैनालिद्वारा यस बैठकमा पेश तथा प्रस्तुत प्रतिवेदन उपर आगामि शिक्षा समिति तथा प्रधानाध्यापकको बैठकमा छलफल गरी सोको निर्णय सहित पुनः आगामि कार्यपालिका बैठकमा पेश गर्न शिक्षा अधिकृतलाई अनुमति प्रदान गर्ने सर्वसम्मतबाट निर्णय गरियो ।
४. निर्णय नं. ४, प्रस्ताव नं. ४ माथि आवश्यक छलफल गर्दा राजश्व तथा आर्थिक प्रशासन शाखा प्रमुख बलराम फुयलद्वारा आर्थिक बर्ष ०७८/७९ को हाल सम्मको आय, व्यय तथा राजश्वको प्रतिवेदन यस कार्यपालिकाको बैठकमा प्रस्तुत भयो ।

५. निर्णय नं. ५, प्रस्ताव नं. ५ माथि आवश्यक छलफल गर्दा नेपाल सरकारको किसान सूचीकरण कार्यक्रम कार्यान्वयन विधि, २०७७ अनुसार किसान सूचीकरण कार्यक्रम देहाय बमोजिम कार्यान्वयन गर्ने सर्वसम्मतबाट निर्णय गरियो ।

क) किसान सूचीकरण कार्यक्रम कार्यान्वयन समन्वय समिति निम्न बमोजिम गठन गर्ने ।

१. संयोजक - शान्ता ढुंगेल (गाउँपालिका उपाध्यक्ष)
२. सदस्य - वडा अध्यक्षहरु सबै
३. सदस्य - द्रोण कुमार धमला (सूचना प्रविधि अधिकृत / सूचना अधिकारी)
४. सदस्य - दिपिका ढुंगेल (कृषि कार्यालय प्रमुख)
५. सदस्य - राज कुमार कटवाल (किसान सूचिकरण कार्यक्रम फोकल फर्सन)

ख) किसान सूचीकरण कार्यक्रम कार्यान्वयनका लागि शसर्त अनुदान मार्फत प्राप्त रु. ३,००,०००।०० रकम अपुग हुने विषयमा कृषि तथा पशुपन्छी कार्यालयबाट पेश भएको थप बजेट माग पत्रको आधारमा कार्यक्रम सञ्चालनका लागि हुन आउने थप रकम रु. २,००,०००।०० आर्थिक बर्ष ०७८/७९ को स्वीकृत कार्यक्रम विविध खर्च शिर्षकबाट व्ययभार हुने गरी बजेट साझेदारी गरी कार्यक्रम सञ्चालन गर्ने ।

६. निर्णय नं. ६, प्रस्ताव नं. ६ माथि आवश्यक छलफल गर्दा नेपाल सरकारको बेमौसमि बर्षाको कारण धानबालीमा क्षति पुगेका किसानलाई राहत उपलब्ध गराउने मापदण्ड, २०७८ अनुसार स्थानीय विपद् व्यवस्थापन समितिमा सिफारिस गर्ने प्रयोजनार्थ निम्नानुसारको सिफारिस समिति गठन गर्ने सर्वसम्मतबाट निर्णय गरियो ।

१. संयोजक - गोविन्द बहादुर पौडेल (गाउँपालिका अध्यक्ष)
२. सदस्य - दिनानाथ चौधरी (नि. प्रमुख प्रशासकीय अधिकृत)
३. सदस्य - सबै वडाका वडाध्यक्षहरु
४. सदस्य - दिपिका ढुंगेल (कृषि कार्यालय प्रमुख)

७. निर्णय नं. ७, प्रस्ताव नं. ७ माथि आवश्यक छलफल गर्दा वित्तिय सुशासन जोखिम मूल्यांकन सम्बन्धी जनप्रतिनिधि तथा कर्मचारीहरुलाई अभिमुखिकरण कार्यक्रम उपयुक्त समय निर्धारण गरी सञ्चालन गर्ने ।
८. निर्णय नं. ८, प्रस्ताव नं. ८ माथि आवश्यक छलफल गर्दा कार्यपालिकाको बैठक आवश्यकता अनुसार बस्ने सर्वसम्मतबाट निर्णय गरियो ।